

प्रस्ताव (मिति २०७७।०२।१९, सोमबार)

- १) बाहिरबाट आउने व्यक्तिहरुको व्यवस्थापन, कारेन्टाईन व्यवस्थापन
- २) योजना, सम्झौता र भुक्तानी सम्बन्धमा
- ३) वडाहरुमा जडान गरिएको ईन्टरनेट सेवाको खर्च सम्बन्धमा
- ४) सामाग्री खरिदको रकम अनुमोदन गर्ने सम्बन्धमा
- ५) पिटौली पारिश्रमीक तथा करार थप गर्ने सम्बन्धमा
- ६) बालुवा गिट्टीको कर सम्बन्धमा
- ७) स्वयंसेवक थप गर्ने सम्बन्धमा

निर्णय नं. १:

सल्यान जिल्ला बाहिर र भारत लगायत तेस्रो मुलुकबाट भित्रिने व्यक्तिहरुलाई व्यवस्थापन गर्न आवश्यक पर्ने स्वयंसेवकहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरियो ।

निर्णय नं. २:

सम्पन्न भैसकेका योजनाहरुको भुक्तानी प्रक्रियामा लिने र सम्झौता भई सकेका योजनाहरुको निर्माण तिव्र गतिमा अगाडी बढाउने निर्णय गरियो । बाँकी योजनाहरुको सम्झौता यो आ.व मा नगर्ने निर्णय गरियो ।

निर्णय नं. ३:

आर्थिक वर्ष २०७६।०७७ मा वडाहरुमा ईन्टरनेट सेवाको लागी ईन्टरनेट सेवा शिर्षकमा रकम बिनियोजन नभएकोले उक्त खर्च रकम सुचना संचार तथा विज्ञापन खर्चबाट खर्च गरिएको र रकम अपुग भएकोले "कार्यपालिका र कर्मचारीहरुलाई सुचना प्रविधि तालिम" शिर्षकबाट "सुचना संचार तथा विज्ञापन खर्च" शिर्षकमा रकम रु ३५००००(अक्षरुपी तिन लाख पचास हजार) रकमान्तर गर्ने निर्णय गरियो ।

निर्णय नं. ४:

कोभिड -१९ स्वाब परिक्षण गर्नको लागी ३ एम.एम को VTM किट भ्याट बाहेक प्रतिकिट रु ३९० को दरले ५०० थान किट को जम्मा रकम रु १९५००० (अक्षरुपी एक लाख पन्चानब्बे हजार) सम्पुर्ण कार्यपालिका सदस्य, कर्मचारीहरु लगाएत कारेन्टाईनमा खटिने स्वयंसेवकहरुलाई उपलब्ध गराउने गरी K.N.95 मास्क भ्याट बाहेक प्रति मास्क रकम रु १९० का दरले ५०० थान मास्क खरिद गरेकाले सो को रकम अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. ५:

बानपा ११ बस्से खीमलाल वलीले खरिबोट, कोटबारा पातिहाल्न बाफुखोला सडकमा पिटौली काम गर्न ईच्छुक भएको भनि दिएको निवेदनका सम्बन्धमा पिटौलीलाई भुक्तानी दिने वचत रकमबाट असार मसान्त सम्मको लागी मासिक पारिश्रमिक दिने निर्णय गरियो ।

यस नगरपालिकामा कार्यरत रोजगार संयोजक श्री नवराज डाँगीको मिति २०७६।११।२५ गते देखी २०७७ असार मसान्त सम्मको लागी करार अवधि थप गर्ने निर्णय गरियो ।

निर्णय नं. ६:

यस नगरपालिकाले पुर्वगत रुपमा लिदै आएको सवारी कर, कृषिजन्य पदार्थको निकासी कर र नदि जन्य पदार्थ उत्खनन् बापतको कर मिति २०७७।२।१९ पश्चात स्थगन् गर्ने र नदिजन्य पदार्थको उत्खनन् को कार्य सोहि मिति देखि रोक्ने निर्णय गरियो । उक्त कार्यमा डोजरको प्रयोग निषेध गर्ने ।

निर्णय नं. ७

देश तथा विदेशमा रहेका यस नगरपालिका भित्रका नागरिकहरुको डाटा संकलन को लागी यस नगरपालिकाका वडा नं. १ मा १ जना स्वयंसेवक र १ जना स्वास्थ्य सेवक, वडा नं. २ मा ३ जना स्वयंसेवक, वडा नं. ३ मा १ जना स्वयंसेवक, वडा नं. ४ मा १ जना स्वयंसेवक, वडा नं. ५ मा १ जना स्वयंसेवक र १ जना स्वास्थ्य सेवक, वडा नं. ६ मा १ जना स्वयंसेवक, वडा नं ७ मा ३ जना स्वयंसेवक, वडा नं ८ मा १ जना स्वयंसेवक, वडा नं ९ मा १ जना स्वयंसेवक, वडा ११ मा ३ जना स्वयंसेवक र १ जना स्वास्थ्य सेवक र वडा नं १२ मा ३ जना स्वयंसेवक सम्बन्धित वडाबाट थप गरी आवश्यकता अनुसार काम गराउने निर्णय गरियो ।